


उपाध्यक्ष श्री नर्मदा भण्डारी ज्यूबाट छत्रकोट
गाउँसभामा पेश गर्नु भएको आर्थिक वर्ष
२०७८।७९ को बजेट वक्तव्य



छत्रकोट गाउँपालिका
गुल्मी

आदरणीय सभाध्यक्ष महोदय,

१. छत्रकोट गाउँपालिकाको गरिमामय यस सभामा यस गाउँपालिकाको पाचौ बजेट प्रस्तुत गर्दैछु । यस घडीमा सामाजिक न्याय तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सबै शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । न्याय समानता, स्वाधिनता र समृद्धि प्राप्तिका आन्दोलनहरुमा योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
२. विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गैरहेको वर्तमान सन्दर्भमा यस भाइरसको नकरात्मक असरबाट छत्रकोट गाउँपालिकाबासीको जीवन रक्षा गर्न काम हाम्रो पहिलो प्राथमिकता रहेको बोध गरेको छु । कोभिड बाट मृत्यु हुने प्रति भावपूर्ण श्रद्धाञ्जली टकराउँदै कोभिड बाट संक्रमित हुने हरूमा स्वास्थ्य लाभको कामना गर्दछु । छत्रकोट बासिहरु सबै स्वस्थकर भएर रहने वातावरण बनोस भन्ने शुभेच्छा टक्राउँदछु ।
३. समृद्ध छत्रकोटको भावि तस्विरलाई सामुन्नेमा राखेर विगत ४ वटा बजेटहरुको कार्यान्वयन समेतको अनुभवका आधारमा सिमित स्रोत र साधनको अधिकतम उपयोग गरी साधन स्रोत र अवसरको न्यायोचित वितरण गर्ने, दिगो विकासको लागि पूर्वाधार निर्माण गर्ने, सन्तुलित रुपमा वडागत विकास गर्ने र उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्दै आत्मनिर्भर छत्रकोट स्थापना गर्ने लक्ष्य लिएको छु ।
४. बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्दै गर्दा गाउँपालिका भित्र, गाउँपालिका बाहिर र विदेशमा रहनुभएका छत्रकोटवासी एवं सबै शुभ चिन्तकहरुले छत्रकोटको विकासको लागि देखाउनु भएको चिन्ता, चासो र तत्परतालाई उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
५. यो बजेट निर्माण गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा प्रदेश कानूनहरु, गाउँपालिकाले तयार गरेका ऐन, नियम, गाउँपालिकाले लिएका लक्ष्यहरु, कार्यपालिकाका बैठकका निर्णयहरु, छत्रकोट भिजन, विकासका समसामयिक मुद्दाहरु, विषयगत कार्यालयहरु, विषयगत शाखाहरु र विज्ञहरुका सुझाव समेतका परामर्श र सर्वपक्षिय/दलीय अन्तरक्रिया समेतलाई ध्यानमा राखेको छु ।

आदरणीय सभाध्यक्ष महोदय,

अव म चालु वर्षको संक्षिप्त समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

६. विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको प्रकोपबाट छत्रकोट वासीलाई जोगाउन गरिएका प्रयासहरूले सार्थकता पाएका छन् । दोस्रो लहरको कोरोना भाइरसको लक्षण देखिएकाहरूलाई एन्टीजेन र पिसीआर परीक्षण निशुल्क रुपमा गराउने व्यवस्था मिलाईएको छासाथै कोभिड संक्रमित बिरामिहरूलाई उपचार केन्द्रमा ल्याउन निशुल्क एम्बुलेन्सको व्यवस्था, मृतकको शव व्यवस्थापनमा गाडी र आवश्यक सामाग्रिको निशुल्क व्यवस्था गरिएको र कोभिड १९ अस्पताल तम्घासमा पिसीआर परिक्षण संचालनको लागि र रु. १२ लाख उपलब्ध गरियो आइसोलेसन वेड संचालन लगायत कोभिडको समस्यामा जनताहरूलाई संक्रमण हुनबाट बचाउन विभिन्न संचेतनमुलक सन्देशहरु प्रवाह गरियो । यस लाई निरन्तर दिईनेछ साथै संभावित तेस्रो लहरको महामारी सग जुध्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ । कोभिड महामारीको असहज परिस्थितिमा पनि बिरामिहरूको उपचारमा ओहोरात्र खटिरहने स्वास्थ्यकर्मी, कार्यालयको काममा खटिरहने कर्मचारी तथा शिक्षक, सुरक्षा कर्मी, जनप्रतिनिधि, पत्रकार, राजनितिक दलहरु, समाज सेवी व्यक्तीहरु लगायत सबैलाई धन्यवाद दिन चाहन्छु।
७. स्थानीय तहको स्थापना पश्चात हालसम्म आइपुग्दा यस गाउँपालिकामा खानेपानी, सडक, सिंचाई लगायत भौतिक पूर्वाधारको सन्तोषजनक रुपमा विकास भएको छ ।
८. दौघा खानेपानी योजना, हर्दिनेटा धरमपानी खानेपानी योजना, मौलीपुर खानेपानी योजना, बोहा खानेपानी योजना, धारदी खानेपानी योजना, काउले कोटडाँडा खानेपानी योजना, राजुका रुख लिफ्ट खानेपानी योजना, हुँगा खानेपानी योजना, केहुल खरेवा खानेपानी योजना सम्पन्नको चरणमा पुगिसकेका छन् । भेडुवा चोयगा लिफ्ट खानेपानी योजना, चल्खु छिस्तुड खानेपानी योजना, साँधीखोला लिफ्टिङ्ग संचालनमा, मैनाडाँडा तारुख खानेपानी, रुम्जाकोट खा.पा. र दिगाम अमराई घलाम खानेपानी योजना केही भाग सम्पन्न र केही भाग निर्माणाधीन अवस्थामा रहेका छन् । साथै छत्रकोट वृहत खा.पा. खर्ज्याङ्गको लागि रु. १७ लाख विनियोजन गरिएको छ ।
९. वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु मापदण्ड बमोजिम विस्तार गर्ने कार्य सम्पन्न भइसकेको छ । प्रत्येक टोलहरुसम्म मोटरबाटोको पहुँच पुर्याइएको छ । सडकमा नाली निर्माण गर्ने, ह्युम पाइप राख्ने कार्यबाट सडकको दिगोपनामा टेवा पुगेको छ ।
१०. आ.व. ०७७/०७८ बाट प्रशासनिक कार्यहरुको सेवा प्रवाह आफ्नै भवनबाट संचालित रहेको हुदा सेवा प्रवाहमा सहजता भएको छ । वडा नं. २, वडा नं. ४, र वडा नं. ६ वडा

कार्यालय आफ्नै पक्की भवनबाट सेवा प्रवाह गरिरहेका छन् । ३ नं. वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भई सेवा प्रवाह सोही भवन बाट भएको छ । वडा नं. २, वडा नं. ३, वडा नं. ४ र वडा नं. ६ वडा कार्यालयमा टूस निर्माणको लागी बजेट व्यवस्था गरेको छ । वडा नं. १ र ५ को वडा कार्यालय भवन निर्माणधिन अवस्थामा रहेको छन् । यथाशीघ्र सोही भवन बाट सेवा दिँदा सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरेको छ ।

११. खर्ज्याङ्ग खेल मैदान, कुँडाहर चौर खेल मैदान, हुँगा खेल मैदान, बुढाचौर खेलमैदान लगायत सबै वडाहरूमा खेलमैदानहरू निर्माण भएको छ । राष्ट्रपति रनिङ शिल्ड लगायत खेलकुद प्रतियोगिता लगायतका खेलहरूबाट खेलकुद प्रर्वद्धनमा टेवा पुगेको छ ।
१२. स्थानीय तहको स्थापना पश्चात ४ वटा सामुदायिक स्वास्थ्य इकाइहरू स्थापना गरी ५ वटा सामुदायिक स्वास्थ्य इकाइहरू, १ प्राथमिक स्वास्थ्य केन्द्र र ५ स्वास्थ्य चौकीबाट आम नागरिकको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरिएको छ। स्वास्थ्य संस्थाहरूमा रहेका डाक्टर सहितको दरबन्दीहरू पदपूर्ति गरी सहज सेवा प्रवाहको व्यवस्था गरिएको छ । सामुदायिक स्वास्थ्य इकाइहरूमा कार्यालय सहयोगी राख्नको लागी आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।
१३. श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माणका लागी आवश्यक पर्ने जग्गाको प्रवन्धको लागी जग्गा प्राप्ती ऐन अनुसार प्रक्रिया अघी बढाईएकोले यसै आ.व. मा १० रोपनी जग्गा खरिद गर्नको लागी बजेटको व्यवस्था मिलाईएको छ ।
१४. स्वास्थ्य संस्थाका लागी आवश्यक औजार उपकरणहरूको प्रवन्ध गर्नुका साथै औषधीको नियमित आपूर्तिका व्यवस्था गरिएको छ । अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्न आम छत्रकोट बासीहरूलाई अनुरोध गरिन्छ । अति विपन्न वर्गहरूलाई स्वास्थ्य विमाको लागी आवश्यक बजेटको व्यवस्था गरिएको छ । दिर्घ रोगी, जेष्ठ नागरिक, गर्भवती महिला, स्तनपान गराउने महिलाहरूको लागी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीहरूमा निशुल्क उपचारको व्यवस्था गरिएको छ ।
१५. चालु आर्थिक वर्षमा १ वटा ल्याब बाट थपी ४ वटा ल्याबहरू सञ्चालनमा ल्याइएको छ। यसबाट रोग निदानमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
१६. २०७४ सालमा मा स्थानीय सरकारको स्थापना भईसकेपछी यस छत्रकोटबाट कडा रोग लागेका असाहय तथा विपन्न परिवारका विरामीहरूलाई सहायता प्रदान गर्ने कार्य निरन्तर रुपमा गरिएको छ । रिफर हुने विरामीलाई आवश्यकता अनुसार रिफर गर्ने सेन्टरबाटै सापटी रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । सुत्केरीहरूलाई एम्बुलेन्स खर्च वापत गाउँपालिकाबाट रु ३०००।- सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

१७. तिन तहका सरकारहरूसँगको समन्वयमा विद्यालय भौतिक पूर्वाधारको विकास गरिएको र शिक्षामा बाल विकास सहजकर्ता, विद्यालयको लेखापाल र कार्यालय सहयोगीको मासिक रु. ४०००।- रकम वृद्धी गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।
१८. सामाजिक न्यायको मर्म अनुरूप खरको छानो भएका घर परिवारका खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । वडा नं. २, ३ र ४ लाई खरको छाना मुक्त वडा घोषणा गरिएको छ ।
१९. कृषकहरूका लागि आवश्यक औजार उपकरण अनुदानमा उपलब्ध गराईएको छ। दुधमा उत्पादनको आधारमा अनुदान उपलब्ध गराईएको छ । यसै आ. व. मा कृषकहरूलाई पेन्सन (प्रोत्सहन स्वरूप) दिने कार्य अन्तिम चरणमा पुगिसकेको हुँदा सो कार्यबाट कृषकहरू लाभान्वित भई कृषी क्षेत्रमा आमुल परिवर्तन हुने अपेक्षा लिएको छ। प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्रको सहकार्यमा मौसमी र बेमौसमी कृषी उत्पादनहरूको लागी गाँउपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाएको छ।
२०. प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरूलाई रोजगारी प्रदान गरिएको छ । दिगो व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२१. गाँउपालिकाबाट राखिएका करार कर्मचारीहरूलाई खाईपाई आएको मासिक तलब बाट रु. २ हजारको दरले तलब वृद्धी गर्न गरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२२. सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत घरेलु हिंसा, लैङ्गिक हिंसा लगायतका विरुद्ध कार्यक्रमको लागी आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
२३. बाल विवाह, बाल श्रम निरुत्साहीत गर्न र बहुविवाह गर्न नदिनका लागी चेतना मुलक कार्यक्रमहरू गर्नको लागी आवश्यक बजेटको व्यवस्था गरिको छु ।
२४. क र ख वर्गका अपाङ्गता भएका व्यक्ति लाई संधिय सरकार बाट प्राप्त भता उपलब्ध गराएको र ग र घ बर्ग भएका अपाङ्गता भएका व्यक्तिहरूलाई यस गा.पा. बाट भता दिदै आएकोमा सो को निरन्तर दिदै बजेटको व्यवस्था गरिएको छ ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म आ.व. ०७६।७७ को यथार्थ आय-व्यय, ०७७।७८ को संसोधित आय-व्ययको विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आ.व. ०७६।७७ मा केन्द्रीय अनुदानतर्फ र आन्तरिक श्रोत गरी जम्मा रु. ५० करोड ७९ लाख ७६ हजार ८१७ रुपैया ७९ पैसा आम्दानी भएको छ । त्यसै गरी कूल खर्चमध्ये चालु खर्च रु.

३१ करोड २८ लाख ९४ हजार १७५ रुपैया ९१ पैसा र पुँजीगत खर्चतर्फ रु. १२ करोड ९९ लाख ७४ हजार १५३ रुपैया गरी जम्मा खर्च रु. ४४ करोड २८ लाख ६८ हजार ३ सय २८ रुपैया ९१ पैसा खर्च भई ६ करोड ५१ लाख ८ हजार ४८८ रुपैया ८८ पैसा संचित कोषमा बचत रहेको थियो।

त्यसैगरी चालु आ.व. ०७७/७८ मा रु. ४८ करोड २२ लाख २३ हजार ८६० रुपैया अनुमान गरीएकोमा यो बजेट तयार पार्दासम्म विभिन्न अख्तियारीहरु समेतका आधारमा संशोधित आय अनुमान रु. ५४ करोड ७५ लाख ३८ हजार ८०८ रुपैया रहेको छ ।

चालु आ.व. मा यो बजेट तयार पार्दासम्म चालु खर्च रु. २१ करोड ११ लाख २३ हजार ८६४ रुपैया ११ पैसा र पुँजीगत खर्च रु. ४ करोड ८९ लाख ८३ हजार ६ सय ५२ रुपैया गरी जम्मा खर्च रु. २६ करोड १ लाख ६७ हजार २७६ रुपैया ११ पैसा खर्च भएको छ ।

आ.व. ०७७/७८ को विस्तृत प्रगति विवरण आ.व. समाप्त भैसके पश्चात प्रगति समिक्षा मार्फत जानकारी गराइने छ ।

आदरणीय सभाध्यक्ष महोदय,

अव म आर्थिक वर्ष २०७८/७९ का बजेटका उद्देश्य, प्राथमिकताका क्षेत्रहरु प्रस्तुत गर्न अनुमति चाहन्छु ।

उद्देश्य

- कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरण गर्ने
- विदेशबाट फर्केको जनशक्तीलाई स्वदेशमै बस्ने अवस्था सिर्जना गर्ने
- उत्पादन वृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने,
- दीगो भौतिक विकास गर्ने
- आय र रोजगारी बृद्धि गरी गरिबी घटाउने,
- उत्थानशिल विकास गर्ने,
- बहुक्षेत्रिय पोषण कार्यक्रम मार्फत कुपोषणको स्थितिलाई न्यूनिकरण गर्ने,
- नमुना छत्रकोट बनाउने,
- समृद्ध समाज निर्माण गर्ने ।

प्राथमिकताका क्षेत्रहरु

निम्न प्राथमिकता क्रममा बजेट व्यवस्था गरेको छु ।

- स्वास्थ्य
- कृषि
- शिक्षा
- सडक
- खानेपानी तथा सरसफाई
- सिंचाई
- वन, पर्यटन र उद्योग
- सामाजिक सुरक्षा
- सेवा प्रवाह र सुशासन

आदरणीय सभाध्यक्ष महोदय,

अब म आर्थिक बर्ष ०७८।७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आगामी आर्थिक वर्षमा चालु तर्फ रू. ३४ करोड ५९ लाख १६ हजार ४ सय ५० रुपैया र पूंजीगत खर्च तर्फ रू. १६ करोड ६६ लाख ८७ हजार ७०२ रुपैया गरी जम्मा रू. ५१ करोड २६ लाख ४ हजार १ सय ५२ रुपैया विनियोजन गरेको छु ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म विषय क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु ।

- वडा तहको पूर्वाधार विकास, कृषिमा व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानवविकास सूचकाङ्कको विकासका लागि जनसंख्या, भूगोलका आधारमा वडा नं. १ लाई ४१ लाख, वडा नं. २ लाई ३९ लाख, वडा नं. ३ लाई ४८ लाख, वडा नं. ४ लाई ४७ लाख, वडा नं. ५ लाई ४३ लाख, र वडा नं. ६ लाई ४१ लाख, विनियोजन गरी जम्मा रू. २ करोड ५९ लाख वडा तर्फ पुंजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

- गाउँपालिकाले पहिचान गरेका पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सिंचाई, कृषी पशु, सस्थागत विकास, सुशासन, सेवा प्रवाह, दिगो विकास हासिल गर्न तथा समपुरक आयोजनाहरूका लागि रु.२० करोड ९८ लाख ६० हजार १५२ रुपैया विनियोजन गरिएको छ ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म आर्थिक विकास क्षेत्रमा भएको विनियोजनको मुख्य मुख्य कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

- आर्थिक विकास क्षेत्र तर्फ कृषि तथा पशुपालन, जलश्रोत तथा सिंचाई, उद्योग सहकारी लयायतको क्षेत्रहरूको विकासका लागि रु. १ करोड १० लाख ३० हजार विनियोजन गरीएको छ।
- एक वडा एक उत्पादनका लागि बजेट विनियोजन गरेको छु । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रम बाहेक कृषी र पशुपालनको व्यवसायीकरणका लागि रु. ९४ लाख १० हजार विनियोजन गरिएको छ।
- बाझो जग्गाको व्यवस्थापनका लागि प्रदेश सरकारसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न समपुरक आयोजनाको रुपमा रु ५० लाख विनियोजन गरेको छु ।
- भैसीपालन कार्यक्रम, वंगुरपालन कार्यक्रम, बाख्रापालन कार्यक्रम, कागती पकेट कार्यक्रम, सुन्तला खेति कार्यक्रम, तरकारी, अदुवा लगायत कृषि खेतीका लागी आवश्यक बजेट विनियोजन गरेको छु ।
- उखु खेतीलाई यस गाउँपालिकाको एक स्थानीय तह एक उत्पादन कार्यक्रमको रुपमा अगाडी लैजान प्रदेश सरकारबाट शसर्त कार्यक्रमको लागि प्राप्त रकम र यस गाउँपालिकाबाट समेत बजेट विनियोजन गरेको छु ।
- कृषी बिमा र पशु बिमा कार्यक्रमका लागी आवश्यक बजेट विनियोजन गरेको छु । निशुल्क कृत्रिम गर्भाधानका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- विदेशबाट फर्केका युवालाई कृषिमा आवद्ध गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- पर्यटनको क्षेत्रमा संघ र प्रदेश सरकारबाट प्राप्त आयोजनाहरूमा साझेदारी गर्न तथा कार्यक्रम सञ्चालनका लागि यस गाउँपालिकालाई प्राप्त अनुदान रु. ४० रकम व्यवस्था गरिएको छ ।
- संस्कृति प्रवर्द्धन गर्ने संघिय सरकार सग सिफारिस गरी रु. २८ लाख रकमको व्यवस्था गरिएको छ ।

- सहकारीको क्षमता अभिवृद्धीका लागि रू. ५ लाख विनियोजन गरेको छु ।
- छत्रकोट गाउँपालिकाको गौरवको आयोजनाको रूपमा संचालित छत्रकोट चक्रपथ र ढुङ्गे देउराली वागवानी विकास केन्द्रलाई आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- महिलाहरुलाई विउ पुँजी दिनका लागि आवश्यक रकमको व्यवस्था मिलाएको छु ।
- लघु तथा साना उद्योगको स्थापनाका लागि प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म पूर्वाधार विकास क्षेत्रमा भएको विनियोजनको मुख्य मुख्य कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

- समग्र पूर्वाधार क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारसँग साझेदारी समेत गरी रू. ७ करोड २० लाख १३ हजार ७०२ रुपैया विनियोजन गरेको छु ।
- छत्रकोट चक्रपथलाई संघीय सरकार बाट १ करोड ३१ लाख र गाउँपालिकाबाट १ करोड ३१ लाख हुनेगरी समपूरक कोषबाट संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- पिपलनेटा दिगाम धरमपानी मानकोट दौघा फर्साटाकुरा मोटरबाटोका लागि प्रदेश सरकारसँग समपूरक अनुदानमा आयोजना सञ्चालन गर्न रु १ करोड ५० लाख विनियोजन गरेको छु ।
- यस गाँउपालिकाको खर्ज्याङ्ग, श्रृङ्गा, बुढाचौर र हुँगा गरी चार वटा कर्भड हल निर्माण गर्नको लागी प्रदेश सरकार बाट रु. ५० लाख र गाँउपालिकाबाट रु.५० लाख समपुरक कोष बाट सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म सामाजिक विकास क्षेत्रमा भएको विनियोजनको मुख्य मुख्य कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

- शिक्षा, स्वास्थ्य, संस्कृति, लैङ्गिक समानता तथा समावेशीकरण समेतका क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्न रू. ३ करोड ७५ लाख ३६ हजार विनियोजन गरिएको छ ।
- स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालनका लागि रु १ करोड ७० लाख ५० हजार विनियोजन गरिएको छ । कोरोना भाइरससँग जुध्न रु ५० लाख विनियोजन गरेको छु ।

- यसै आर्थिक वर्षमा ५ वटै समुदायिक स्वास्थ्य इकाईको भवनहरूको निर्माण कार्य भईरहेको छ । साथै सामुदायिक स्वास्थ्य इकाई को लागी छत्रकोट गाँउपालिका वडा नं. २ पाल्टुड र वडा नं. ६, दौंघाको गैरीखुट्टा मा संचालनको लाग आवश्यक रकमको व्यवस्था मिलाएको छु ।
- शिक्षा तर्फका विभिन्न कार्यक्रमका लागि रु. १ करोड ५५ लाख ३६ हजार विनियोजन गरीएको छ ।
- ग र घ वर्गका अपाङ्गगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- ४० वर्ष पुरा भएका अविवाहित महिला, पति वेपत्ता महिला, एकल पुरुष, सम्बन्ध विच्छेद भइ बसेका एकल महिला पुरुषका लागि कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको विनियोजन गरेको छु ।
- सरकारी कार्यालयमा आवश्यकता अनुसार स्तनपान कक्ष बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- श्रृङ्गा स्वास्थ्य केन्द्रलाई १५ अस्पतालमा शैयाको स्तरवृद्धि गर्नको लागि जग्गा खरिद गर्न रु.४० लाख विनियोजन गरिएको छ ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म वन वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा भएको विनियोजनको मुख्य मुख्य कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

- पहिरो नियन्त्रण, ह्यूम पाइप, तारजाली, वृक्षारोपण, मुहान संरक्षण, फोहोरमैला व्यवस्थापन/जलाधार संरक्षण र विपद व्यवस्थापन र उद्धार प्रयोजनका लागि रु. ३५ लाख १० हजार विनियोजन गरेको छु।

आदरणीय सभाध्यक्ष महोदय,

अब म संस्थागत विकास सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा भएको विनियोजनको मुख्य मुख्य कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

- सम्पूर्ण वडा कार्यालयहरूमा इन्टरनेट तथा स्वास्थ्य संस्थाहरू, विद्यालयहरूलाई इन्टरनेट संजालमा आवद्ध गरी विधुतीय शासनलाई टेवा पुर्याउन र कार्यालय सन्चालनको लागी आवश्यक बजेटको व्यवस्था गरेको छु ।

- संस्थागत विकास र सेवा प्रवाहका कार्यहरूका लागि ८ करोड ५७ लाख ७० हजार ४ सय ५० रुपैया विनियोजन गरीएको छ ।

गाउँपालिकाको स्रोतबाट संचालन हुन नसक्ने ठूला योजनाहरूको हकमा केन्द्र तथा प्रदेश सरकार लाई सिफारिस गर्ने अवस्था रहेकोले सोही अनुसार गर्ने गरिएको छ ।

आदरणीय सभाध्यक्ष महोदय,

अब म आर्थिक वर्ष २०७८।७९ को लागि प्रस्तावित खर्चको लागि स्रोतको व्यवस्थापन देहाय बमोजिम गर्ने प्रस्ताव गरेको छु ।

संघीय सरकार बाट प्राप्त समानिकरण अनुदान रु ९ करोड ८४ लाख

संघीय सरकार बाट प्राप्त शसर्त अनुदान रु. २४ करोड १५ लाख

संघीय सरकार बाट प्राप्त विशेष अनुदान रु. १ करोड ६६ लाख

संघीय सरकार बाट प्राप्त समपुरक अनुदान रु.१ करोड ३१ लाख

संघीय सरकार बाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम रु ६ करोड ७३ लाख ५५ हजार

प्रदेश सरकारबाट समानिकरण अनुदान प्राप्त रु ४६ लाख

प्रदेश सरकार शसर्त अनुदान प्राप्त रु. १ करोड ५ लाख ४४ हजार

प्रदेश सरकारबाट विशेष अनुदान रु. ६० लाख

प्रदेश सरकारबाट समपूरक अनुदान रु.१ करोड ५० लाख

प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम रु ५८ लाख ३० हजार १ सय ५२ रुपैया

आ.व. ०७७/०७८ मा खर्च नभई बचत हुने अनुमानित रकम रु २ करोड ९८ लाख ७५ हजार

आन्तरिक आय रु ३८ लाख गरी जम्मा रु ५१ करोड २६ लाख ४ हजार १ सय ५२

आदरणीय सभाध्यक्ष महोदय,

बजेट कार्यान्वयन

बजेट कार्यान्वयनको तालिका बनाई चौमासिक लक्ष्य अनुसार कार्यक्रम कार्यान्वयनमा जोड दिइनेछ । आयोजनाहरूको अनुगमन प्रणालीलाई कार्यान्वयनको चरण र सम्पन्नको चरणमा गर्ने पद्धती बाट आयोजनाहरूको गुणस्तरमा ध्यान पुर्याइनेछ । आयोजनासँग सम्बन्धित विषयगत समिति, विषयगत शाखा हरूबाट समेत नियमित अनुगमन मुल्यांकनको व्यवस्था मिलाइनेछ । साथै सम्बन्धित वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूबाट समेत अनुगमन मुल्यांकन हुने व्यवस्था मिलाइनेछ । यसबाट बजेट कार्यान्वयनमा अनुशासन र नतिजा प्राप्तिको सुनिश्चितता आउने विश्वास लिएको छु ।

आदरणीय सभाध्यक्ष महोदय,

जवाफदेहीता र उत्तरदायित्व

पूँजीगत क्षेत्रका विनियोजित बजेट समयमै खर्च नहुने प्रवृत्तिलाई रोक्न सम्बन्धित शाखालाई जिम्मेवार बनाइनेछ । निर्धारित समय र लागतमा कार्य सम्पन्न गर्ने, निर्माण गुणस्तर कायम गर्ने कार्यमा निर्माण सम्बद्ध व्यवसायी तथा उपभोक्ता समितिलाई परिणाम प्रति जवाफदेही तथा उत्तरदायी हुने प्रणालीको विकास गरिने छ ।

आदरणीय सभाध्यक्ष महोदय,

यो बजेटको कार्यान्वयनबाट छत्रकोट गाउँपालिकाको विकास र यस गाउँपालिकावासीहरूको जीवनस्तर सुधारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको छु ।

बजेट तथा कार्यक्रम तर्जुमा गर्दा मार्ग निर्देशन प्रदान गर्नुहुने आदरणीय अध्यक्ष ज्यू, परामर्श दिने वडाध्यक्ष ज्यूहरू लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरू, विभिन्न विषयका विज्ञहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समूहका अगुवाहरू, सामाजिक अभियान्ता, विषयगत कार्यालयका प्रमुख ज्यू एवं पत्रकार लगायत सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछु । साथै यस कार्यमा अहोरात्र खटिइ नीति कार्यक्रम र बजेट निर्माण कार्यमा सहयोग पुर्याउने प्रमुख प्रशासकीय अधिकृत एवं सबै कर्मचारीहरूमा विशेष धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा छत्रकोटको विकासमा टेवा पुर्याउनुहुने सबै करदाताहरू, संघीय सरकार, प्रदेश सरकार संघ र प्रदेशमा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पूर्व माननीय मन्त्री ज्यू, माननीय सांसदज्यूहरू, सल्लाहाकार बोर्ड, दातृ निकायहरू, गैरसरकारी तथा सामुदायिक संस्थाहरू, सहकारी संस्थाहरू लगायत छत्रकोटवासी र छत्रकोट गाउँपालिकालाई माया गर्नुहुने सम्पूर्ण दाजुभाई दिदी बहिनीहरूलाई यस अवसरमा हार्दिक आभार प्रकट गर्दै यो बजेटको सफल कार्यान्वयनमा समेत सबैको पूर्ण सहयोग पाउने विश्वास राखेको छु ।

धन्यवाद !

नर्मदा भण्डारी

उपाध्यक्ष

मिति: २०७८।०३।१०